

नेपाली कामदारहरूले थाहा पाइराख्नुपर्ने कुराहरू

ट्रम्प सरकारले एल साल्भाडोर, हाइटी, होन्डुरस, नेपाल, निकारागुवा र सुडान गरी ६ वटा देशहरूको अस्थायी रूपमा संरक्षित हैसियत (टिपिएस) रद्द गरेको छ - र अदालतहरूले पनि सो निर्णयलाई सदर गर्दै अगाडी बढ्न अनुमति दिएको छ । यदि तपाईं, या तपाईंको निकटका कोही, या तपाईंसँग काम गर्ने कोही नेपाली टिपिएस अन्तर्गत हुनुहुन्छ भने तपाईंलाई निम्न कुराहरूको जानकारी हुनु अत्यन्तै जरूरी छ:

अदालतको निर्णयले मेरो हैसियत हैसियतमा के असर पार्छ ?

अब रामोस भर्सेस निल्सन मुद्दाको उजुरीमा सरकारको विजय भएकोले, अदालतले टिपिएस रद्द गर्ने प्रक्रियालाई अगाडी बढ्न आदेश दिनेछ। प्रायः यो प्रक्रिया पुरा हुन ५२ दिन लाग्छ । त्यसपछि DHS (डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी) ले टिपिएस अन्त गर्ने प्रक्रिया शुरु गर्ने आशय धोषणा गरिसकेको छ । यसको मतलब, यदि कङ्ग्रेसले कुनै हस्तक्षेप नगरेको खण्डमा तपाईंको टिपिएस र काम गर्ने अनुमति पत्र निम्न अनुसार अन्त हुन्छ:

काम गर्ने अनुमति पत्र स्वतः नवीकरण हुने भनेको के हो ?

स्वतः नवीकरण हुने भनेको तपाईंले आफ्नो काम गर्ने अनुमति पत्र (EAD) मा छापिएको अन्तिम मितिपछि पनि माथि उल्लेखित मितिसम्म कानुनी रूपमै काम गरिरहन पाउने व्यवस्था हो । तपाईंले आफ्नो काम गर्ने ठाउँको हाकिमलाई आफ्नो देशसँगसँग सम्बन्धित फेडरल रेजिस्टर नोटिस (Federal Register Notice) को प्रति मात्र देखाए पुग्छ । यो जानकारी यहाँ पनि उपलब्ध छ: uscis.gov/tps

यदि मेरा हाकिमले मलाई समस्या दिए भने के गर्ने ?

यदि तपाईंको हाकिमले तपाईंको काम गर्ने अनुमति पत्रको मान्यता माथि प्रश्न गरेमा तुरुन्तै आफ्नो यूनियनलाई सम्पर्क गर्नुहोस् । तपाईंको हाकिमलाई देखाउनुपर्ने मुख्य बुँदाहरू समेटिएको पत्रको नमूना यहाँ उपलब्ध छ ।

टिपिएस अन्त हुने भएमा त्यसको तयारीको लागि म के के गर्न सक्छु ?

हरेक व्यक्तिको अवस्था भिन्नभिन्नै हुन सक्छ, त्यसैले तपाईंले आफ्ना विभिन्न विकल्पहरू राम्ररी बुझ्नको लागि प्रतिष्ठित वकिलसँगसँग नै सल्लाह गर्नुपर्ने हुन्छ। सहायता र सुझावको लागि आफ्नो यूनियनको प्रतिनिधिसँग सम्पर्क गर्नुहोस् ।

यो समस्या समाधान गर्न कङ्ग्रेसले के गरिरहेको छ त ?

2019 मा, "हाउस अफ रेप्रेजेन्टेटिभ" (अमेरिकी संसदको तल्लो सदन) ले सबै टिपिएस वालाहरूलाई नागरिकता पाउन सक्ने प्रक्रियामा ल्याउन एउटा दह्रो विधेयक पास गरिसकेको छ; अब सिनेट (माथिल्लो सदन) ले पनि पास गर्नुपर्छ । यूनियनहरूले पनि टिपिएसलाई फाइदा हुने विभिन्न विधेयकहरू (S. 879 र SECURE ऐन) पास गराउन सक्दो प्रयास गरिरहेको छ । यसका साथै टिपिएसको स्थायी समाधानको लागि यो वर्षको सरकारको खर्च निर्धारण गर्ने विधेयकहरूमा विभिन्न बुँदाहरू सामेल गराउने प्रयासमा पनि हामी लागिपरेका छौं । टिपिएस परिवारहरूको हितको लागि सार्थक विजय हासिल नगरेसम्म श्रमिक अभियान तपाईंलाई साथ दिइरहने छ !